



लोक सेवा आयोग

जलेश्वर कार्यालय, जलेश्वर



प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षाको

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. १६/०७७-०७८, मिति २०७७/०८/०७

लोक सेवा आयोग, जलेश्वर कार्यालयबाट संचालन हुने नेपाली प्रहरीको वि.नं.०४(०७६/०७७) (खुला तथा समावेशी), प्रहरी सहायक निरीक्षक पदको श्री २ नं. प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय- राजविराज) बाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको प्रतियोगितात्मक लिखित परीक्षा लोक सेवा आयोगको मिति २०७७/०७/२७ को निर्णयानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गर्ने गराउने गरी पूर्व निर्धारित परीक्षा कार्यक्रमानुसार देहायको मिति, समय र स्थानमा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

लिखित परीक्षा कार्यक्रम

पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
प्रथम	सामान्य ज्ञान तथा बौद्धिक परीक्षण	वस्तुगत	२०७७/०८/१८ गते दिनको १:०० बजे	५० मिनेट
द्वितीय	अंग्रेजी तथा नेपाली भाषा	विषयगत	२०७७/०८/१९ गते दिनको १:०० बजे	२ घण्टा ३० मिनेट
तृतीय	पेशागत सैद्धान्तिक ज्ञान	विषयगत	२०७७/०८/२० गते दिनको १:०० बजे	२ घण्टा १५ मिनेट
	पेशागत व्यवहारिक परीक्षण		२०७७/०८/२० गते दिनको ३:२५ बजे	४५ मिनेट

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको दर्ता नं.	संख्या	परीक्षा भवन
१	३००१ देखि ३२४१ सम्म	१००	साउथ एसियन क्याम्ब्रिज से.ई.बो.स्कूल, जलेश्वर
२	३२४३ देखि ३४९४ सम्म	१००	महेन्द्र आदर्श कन्या मा.वि., जलेश्वर
३	३४९६ देखि ३७३० सम्म	१००	ल.च.मु. मा.वि., जलेश्वर
४	३७३१ देखि बाँकि सबै	१४९(७५+७४)	रा.वि.म. क्याम्पस, जलेश्वर

द्रष्टव्य १-

१. परीक्षा भवनमा मोबाइल, अन्य इलेक्ट्रोनिक्स डिभाइस र व्याग(झोला) निषेध गरिएको छ ।
२. आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुने छैन ।
३. परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
४. परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्रको साथमा नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाल सरकारबाट जारी भएको फोटो समेतको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई १ घण्टा अगावै परीक्षा भवनमा आउनुपर्नेछ ।
५. नेपाल सरकारबाट जारी भएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनिवार्य रूपमा पालन गर्नुपर्नेछ ।



लोक सेवा आयोग

जलेश्वर कार्यालय, जलेश्वर



द्रष्टव्य २- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवार स्वयंले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नु पर्नेछ ।
२. उम्मेदवारले परीक्षा केन्द्रमा प्रवेश गर्दा र निस्कदा भिडभाड नगरीकन एकआपसमा २ मिटरको दूरी कायम गर्नु पर्नेछ ।
३. परीक्षामा खटीएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नु पर्नेछ ।
४. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कदा, शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरिकन दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानु पर्नेछ ।
५. परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
६. उत्तरपुस्तिका बुझाउँदा उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी बुझाउनु पर्नेछ ।
७. परीक्षार्थीले उत्तरपुस्तिका बुझाउँदा आफ्नो उत्तरपुस्तिका गन्ती गरी उत्तरपुस्तिका बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
८. कोभिड- १९ बाट संक्रमित परीक्षार्थीहरूका लागि विशेष केन्द्रको व्यवस्था गरिने हुँदा संक्रमित परीक्षार्थीले मोबाइल नम्बर ९८४१५६९२७५ मा सम्पर्क गरी आफ्नो दर्ता नम्बर र नाम थर समेत टिपाउनु पर्नेछ ।

(लक्ष्मी प्रसाद पोखरेल)
नायब सुब्बा

(दिपेश कुमार झा)
शाखा अधिकृत